



प्रेस बिज्ञप्ति- १७४ Press Release- 174

लागु औषध नियन्त्रण ब्यूरो
Narcotics Control Bureau
कोटेश्वर काठमाण्डौ
मिति: २०७३।०६।१२ गते ।

अवैध लागु औषध खैरो हेरोईन ४३.५ ग्राम सहित ५ जना मानिस पक्राउ

मिति २०७३।०६।११ गते काठमाण्डौको बिभिन्न स्थानमा अवैध लागु औषध खैरो हेरोईन खरीद, बिक्री ओसार पसार भई रहेको छ भन्ने बिशेष सुराकीको सुचनाको आधारमा यस ब्यूरोबाट खटीएको प्रहरी टोलीले अवैध लागु औषध खैरो हेरोईन ४३.५ ग्राम र नगद रु. ६८,०००।- सहित ५ जना मानिसहरुलाई पक्राउ गरि थप अनुसन्धान भई रहेको छ ।

बिशेष सुराकीको आधारमा काठमाण्डौ महानगरपालिका वडा नं.८ जय बागेश्वरी बस्ने बर्ष २७ को सुर्य संगतलाई २०७३।०६।११ गते ११:०० बजेको समयमा का.म.न.पा वडा नं. ८ पिंगलास्थान स्थित सडककिनारमा बा.४१.प ३४०६ नं. निलो पल्सरमा प्रतिक्षा गरी रहेको अवस्थामा फेला पारी निजको शरीर तलासी लिदा अवैध लागु औषध खैरो हेरोईन ७ ग्राम र नगद रु. ४,०००।- हजार फेला परेको र निजलाई तत्काल मौखिक सोधपुछ गर्दा उक्त लागु औषध खैरो हेरोईन जिल्ला बाँके नेपालगंज उ.प.न.पा वडा नं. १० बस्ने बर्ष ३२ को सुशिल गुप्ताले बिक्री गरेको जानजारी गराय पश्चात सोही दिन १५:०० बजेको समयमा सुशिल गुप्तालाई जि.का.म.न.पा वडा नं. ८ तिलगंगाबाट ५.५ ग्राम अवैध लागु औषध खैरो हेरोईन सहित पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात निज पानस फर्मास्यूटिकल्स प्रा.लि. नेपालगंज बाँकेका लाईजन अफिसर भएको र निजले औषधि व्यवस्था बिभाग बिजुली बजार काठमाण्डौमा दर्ता महाशाखा अन्तर्गत उद्योग दर्ता शाखामा भएको पानस फर्मास्यूटिकल्स प्रा.लि. लेखेको स्टिलको दराज भित्र लुकाई छिपाई राखेको खैरो हेरोईन २२ ग्राम र डिजीटल तराजु थान १ समेत फेला परेको छ ।

साथै निजले सोही दिन काठमाण्डौ गौसाला स्थित साउथ एसियन गेष्ट हाउसको कोठा नं. २०८ मा बस्दै गरेका जि.बाँके उ.म.न.पा ८ रानीतलाउ बस्ने बर्ष २२ को प्रकाश जोशी, ऐ.ऐ. वडा नं. ५ बस्ने बर्ष २२ को सदाम अन्सारी ऐ.ऐ. वडा नं. १० बस्ने बर्ष ३२ को बिरेन्द्र सिंहलाई वेचेको भन्ने सुचनाको आधारमा निजहरुबाट लागु औषध खैरो हेरोईन ९ ग्राम र नगद रु. ६४,०००।- हजार सोही गेष्ट हाउसको २०८ नं. को कोठाबाट बरामद गरि पक्राउ परेका पाँचै जना उपर थप अनुसन्धान कार्य भईरहेको छ ।

•••



प्रेस बिज्ञप्ति- १७३ Press Release- 173

लागु औषध नियन्त्रण ब्यूरो
Narcotics Control Bureau
कोटेश्वर काठमाण्डौ
मिति: २०७३।०६।०९ गते ।

लागुऔषध चरेस सहित ईरानी नागरिक पक्राउ

लागु औषध नियन्त्रण ब्यूरोद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा नियमित स्क्रिन चेकजांचको क्रममा मिति २०७३।०६।०८ गते १३:३० बजेको समयमा पासपोर्ट नं. B36198875 बाहक वर्ष ३४ का ईरानी नागरिक VAHID NIKZAMIR लाई अबैध लागुऔषध चरेस १ किलो ७०० ग्राम सहित पक्राउ गरीएको छ ।

उक्त चरेस निजको सुटकेसमा फल्सबटम बनाई लुकाई छिपाई Jet Airways को Flight No 265 मार्फत १४:५५ बजे काठमाण्डौबाट मुम्बई हुदै श्रीलंकाको कोलम्बो लाने क्रममा प्रहरी चेकजांचको सिलसिलामा बरामद गरीएको हो ।

पहिलो पटक २०१३ मा नेपाल आएका निज VAHID यस पटक २०७३ श्रावण ६ गते नेपाल आएका थिए । निज ईरानी नागरीक बिगत १५ वर्ष देखि चरेसको अम्मली बन्दै आएका हुन् । नेपालको चरेश राम्रो हुन्छ भनेर थाहा पाएकै कारण नेपाल आएका उनले यस पटकको पोखरा बसाईको क्रममा बाग्लुङमा गई आफै गांजा संकलन गरी आफैले चरेस बनाएको र आफ्नो श्रीलंका बसाईको क्रममा आफ्नै लागि सेवन गर्न हाल बरामद चरेस लैजान लागेको निजसंगको प्रारम्भिक सोधपुछको क्रममा खुलेको छ । निजलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको छ ।

निजको साथबाट ४०५ ग्राम यासांगुम्बा समेत बरामद भएको सो सम्बन्धमा थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय काठमाण्डौ संग आवश्यक समन्वय भईरहेको छ ।

...

